



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाण्डौ

मिति: २०७३/१०/१९ गते

प्रेस विज्ञप्ति

विषय: आरोप-पत्र दायर गरिएको ।

काठमाण्डौ जिल्ला, बौद्ध जोरपाटी स्थित बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालयमा विगत केही समय देखी शैक्षिक गतिविधी ठप्प भएको, गैर कानूनी रूपमा विद्यालय व्यवस्थापन समितिको अस्थायी अध्यक्ष तोकेको, शिक्षा नियमावलीले तोकेको व्यवस्था र प्रावधान विपरित विद्यालयको खाता संचालन गरी विद्यालयको रकम हिनामिना गरेको भन्ने समेत व्यहोराको उजुरी उपर अनुसन्धान हुंदा बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालयका नाममा दाताहरुबाट विद्यालय संचालनको लागि प्राप्त भएको सर सहयोग रकम सो विद्यालय र विद्यालयको मातृ संस्थाको रूपमा रहेको अखिल नेपाल हिमाली बौद्ध संघका पदाधिकारीहरु नोर्बु वाङ्गेल लामा, नरबहादुर बुढाथोकी, सोनाम छिरिङ शेर्पा, आड दोर्जे शेर्पा, सोनाम वाङ्गेल शेर्पा, ओमु टेम्पा लामाको आपसी सरसल्लाह र मिलेमतोमा विद्यालयबाट अखिल नेपाल हिमाली बौद्ध संघमा रकम माग गरी निकास गरे गराएको, दोहोरो खर्च लेखी भुक्तानी लिने दिने, संस्था र विद्यालयको रकमबाट चन्दा, उपहार र सहयोग बितरण गरे गराएको, दरबन्दी बिना कर्मचारी तथा सुरक्षा गार्डहरु राखी तलव भत्ता भुक्तानी समेत गरी गराई हानी नोक्सानी गरे गराएको पुष्टी हुन आएबाट निज राष्ट्रसेवकहरु नोर्बु वाङ्गेल लामा, नरबहादुर बुढाथोकी, सोनाम छिरिङ शेर्पा, आड दोर्जे शेर्पा, सोनाम वाङ्गेल शेर्पा, ओमु टेम्पा लामाले आफूहरुलाई गैरकानूनी लाभ र बुद्ध एकेडेमीलाई गैरकानूनी हानि नोक्सानी पुऱ्याउने बदनियतले काम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर पुष्टी हुन आएको हुंदा उक्त कार्यमा संलग्न तपसिलमा उल्लेखित निम्न ६ जना ब्यक्तिहरु उपर कसुरको मात्रा अनुसार कैद सजाय र बिगो बमोजिम जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत काठमाण्डौमा आरोप-पत्र दायर गरिएको छ ।

साथै बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालय, जोरपाटी, काठमाण्डौको शैक्षिक उन्नयन र विद्यालयको संरक्षणको लागि आवश्यक व्यवस्थापन गर्न गराउनका निमित्त नेपाल सरकार, शिक्षा मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८(१) को देहाय(ख) बमोजिमको सुझाव लेखी पठाईएको छ ।

सि.नं.	पद	नाम थर	कार्यालय	बिगो	ऐन
१.	तत्कालिन अध्यक्ष	नोर्बु वाङ्गेल लामा	अखिल नेपाल हिमाली बौद्ध संघ	रु.१,०६,६६,०००/-	भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३(१) र ३(१)(झ)
२.	संघका महासचिव एवं विद्यालयका तत्कालिन अध्यक्ष	नरबहादुर बुढाथोकी	अखिल नेपाल हिमाली बौद्ध संघ एवं बुद्ध एकेडेमी	रु.१,४५,१५,१२८/-	भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३(१) र ३(१)(झ)
३.	अध्यक्ष	सोनाम छिरिङ शेर्पा	अखिल नेपाल हिमाली बौद्ध संघ	रु.१८,४२,४५०/७९-	भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३(१) र ३(१)(घ)
४.	उपाध्यक्ष	आडदोर्जे शेर्पा	अखिल नेपाल हिमाली बौद्ध संघ	रु.६,८६,४६४/७९-	भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३(१) र ३(१)(ङ)
५.	संघका सचिव एवं विद्यालयका अध्यक्ष	सोनाम वाङ्गेल शेर्पा	अखिल नेपाल हिमाली बौद्ध संघ एवं बुद्ध एकेडेमी	रु.१२,१६,३८८/६५-	भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३(१) र ३(१)(घ)
६.	तत्कालिन अध्यक्ष	ओमु टेम्पा लामा	बुद्ध एकेडेमी	रु.१,००,००,०००/-	भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३(१) र ३(१)(ख)



FIGHT AGAINST CORRUPTION



(जीवराज कोइराला)
सह-सचिव एवं प्रवक्ता